

प्रविधिमैत्री बन्दै वालिड, नागरिकलाई सहज

तोलाकान्त बगाले

वालिड, २६ मङ्सिर ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याडजाको वालिड नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरपालिकाले स्मार्ट सिटी निर्माणको खम्बामध्ये सूचना प्रविधिको पयोगलाई जोड दिँदै नागरिकलाई सहज सेवा दिने गतिमा अगाडि लम्किरहेको छ । प्रविधिको प्रयोगसँगै यहाँका नागरिकले राजस्व तथा कर बुझाउन कार्यालयमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

नगरपालिकाले डिजिटल माध्यमबाट सेवा दिने गरी एप्सहरु निर्माण गरी कार्यान्वयनमा ल्याएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्यालले बताउनुभयो । “नगरपालिका तथा वडा कार्यालयहरुले प्रदान गर्ने सबै प्रकारका सेवाहरु समेटेर ‘स्मार्ट वालिड एप’ निर्माण गरेका छौं” अधिकृत अर्यालले भन्नुभयो, “नागरिकःसेवाग्राहीले जुन सेवा लिनुहुन्छ सोही सेवाबापतको शुल्क विभिन्न डिजिटल एपमार्फत भुक्तानी गर्न सक्नुहुनेछ ।”

‘स्मार्ट वालिड एप’ सहित कनेक्टिड आईपिएस, खल्लीलगायत ५ वटा डिजिटल माध्यमहरुबाट सेवाग्राहीले भुक्तानी गर्न सक्ने अधिकृत अर्यालले बताउनुभयो ।

“नगरपालिकाले थालनी गरेको सूचना प्रविधिलाई नागरिकसम्म पुऱ्याउनुपर्नेछ” अधिकृत अर्यालले भन्नुभयो, “यसका लागि कर्मचारी तथा सरोकारवालाहरुलाई आवश्यक तालीम तथा प्रशिक्षण दिईएको र वडाःवडामा नागरिकहरुलाई प्रयोग गर्ने विधिकोबारेमा जानकारी गराउन ‘स्मार्ट क्लब’ गठन गर्ने र सोही क्लब परिचालन गर्ने गरी तयारी भएको छ ।”

सेवाग्राहीको भीड भईरहने नगरपालिकामा मोबाईलमा रहेको खल्ली एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएकाले नगरबासीलाई निककै सहज हुने खल्ली डिजिटल वालेटका संस्थापक तथा निर्देशक अमित अग्रवालले बताउनुभयो ।

वालिड नगरपालिका र खल्ली डिजिटल वालेटबीच सम्झौता भई कार्य थालनी भएको निर्देशक अग्रवालले बताउनुभयो । वालिडका नागरिकले सेवा लिएबापत खल्ली वेबपेज वा मोबाईल एपमा रहेको सरकारी सेवा मेनुमा गई वालिड नगरपालिका टयाप गरेर शुल्क भुक्तानी गर्न सक्ने निर्देशक अग्रवालले बताउनुभयो ।

डिजिटल माध्यमबाट नगरपालिकाले सेवा उपलब्ध गराएसँगै सेवाग्राहीहरु कार्यालय समयभित्र वा कार्यालयमै उपस्थित भईरहन आवश्यक नरहने, देश तथा विदेशका जुनसुकै स्थानबाट पनि सेवा लिन वा भुक्तानी गर्न पाईने

भएकाले समयको वचत र छिटो छरितो सेवा प्रवाह हुने विश्वास नगरपालिकाको छ । वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु सबैले 'डिजिटल सिग्नेचर' मार्फत हस्ताक्षर गर्ने कार्यसमेत थालेका छन् ।

वालिङ नगरपालिकाले 'डिजिटल सिग्नेचर' लाई अझै विकसित गर्दै क्रमशः पेपरलेस पद्धतिबाट सेवा प्रवाह गर्ने रणनीति अगाडि सारेको छ ।

वालिङ नगरपालिका